



आठराई त्रिवेणी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय

हाडपाड, ताप्लेजुङ

१ नं प्रदेश नेपाल

मिति: २०७९/०८/१२

करार सेवामा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना

आठराई त्रिवेणी गाउँपालिकामा तपशिलका पदमा देहायको संख्या र योग्यता भएका प्राविधिक कर्मचारी करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिन भित्र राजस्व तिरेको रसिद सहित दरखास्त दिनु हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । दरखास्त फारम आठराई त्रिवेणी कार्यालयबाट वा गाउँपालिकाको वेबसाइट www.aathraitribenimun.gov.np बाट प्राप्त गर्न सकिनेछ ।

तपशिल

विज्ञापन नं	पद	तह	माग संख्या	आवेदन दस्तुर
०८/०७९/८०	इन्जिनियर	छैठौं	१	१२०० ।-
०९/०७९/८०	प्राविधिक सहायक सब-इन्जिनियर	पाँचौं	१	४०० ।-
१०/०७९/८०	अ.हे.ब	चौथो	२	३०० ।-
११/०७९/८०	अ.न.मी	चौथो	१	३०० ।-

आवश्यक न्यूनतम योग्यता र अनुभव:

१. शैक्षिक योग्यता

क. इन्जिनियर:- सिभिल इन्जिनियरिङमा स्नातक तह उत्तिर्ण भई नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको एवं सिभिल इन्जिनियरिङ क्षेत्रमा पूर्वाधार निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरिवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलिमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धि सीप सहित कम्तिमा १ वर्षको कार्यअनुभव भएको

ख. प्राविधिक सहायक: नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाणपत्र हासिल गरेको एवं सिभिल इन्जिनियरिङ क्षेत्रमा पूर्वाधार निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरिवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलिमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धि सीप सहित कम्तिमा १ वर्षको कार्यअनुभव भएको



आठराई त्रिवेणी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

हाडपाड, ताप्लेजुङ

१ नं प्रदेश नेपाल

मिति: २०७९/०८/१२

- ग. अ.हे.ब: मान्यता प्राप्त शिक्षण संस्थाबाट CMA (अ.हे.ब) कोर्ष उत्तिर्ण गरी नेपाल स्वास्थ्य व्यवसायिक परिषदमा दर्ता भएको ।
- घ. अ.न.मी : मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.न.मी कोर्ष उत्तिर्ण गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको ।
२. परिक्षाको किसिम: आठराई त्रिवेणी गाउँपालिकामा करारमा प्राविधिक व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५, बमोजिम हुनेछ ।
३. उमेर: १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको ।
४. प्रचलित कानून द्वारा अयोग्य नठहरिने ।
५. परिक्षा केन्द्र: आठराई त्रिवेणी गाउँपालिकाको कार्यालय, हाडपाड, ताप्लेजुङ ।
६. दरखास्त दिने अन्तिम मिति: २०७९/०८/२६ गते कार्यालय समय सम्म, सो दिन सार्वजनिक विदा भएमा लगत्तै कार्यालय खुलेको दिन दरखास्त पेश गर्न सकिने छ ।
७. दरखास्त बुझाउने स्थान: आठराई त्रिवेणी गाउँपालिकाको कार्यालय, हाडपाड, ताप्लेजुङ ।
८. आवेदन तथा संलग्न कागजातहरू:
- | | |
|-----------------------------------------|---------------------------------------------|
| क. नागरिकताको प्रमाणित प्रतिलिपि | ख. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि |
| ग. सीप परिक्षणका प्रमाणपत्रको प्रतिलिपि | घ. अनुभवका प्रतिलिपि प्रमाणपत्रहरू |
| ड. ३ प्रति पासपोर्ट साईजको फोटो | |
८. सेवा अवधि र सुविधा गाउँपालिकाको नियमानुसार ।

नोट: राष्ट्रिय वाणिज्य बैंक, हाडपाड शाखामा रहेको आठराई त्रिवेणी गाउँपालिकाको आन्तरिक राजस्व खाता नं २६७०१००३०१०१०००२ मा परिक्षा दस्तुर जम्मा गरेको भौचर र दरखास्त फारम सहित आवश्यक कागजात अपलोड गरि aathrai.tribenimun@gmail.com मार्फत पनि आवेदन दिन सकिनेछ । अन्य जानकारीका लागि ९८५२६६०९६१ मा सम्पर्क राख्न सकिनेछ ।

आठराई त्रिवेणी गाउँपालिका